



नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
(मा.मन्त्रीस्तर) को मिति २०८०/०८/०६ को
निर्णयबाट विपन्न नागरिक औषधी उपचार
कार्यक्रम सञ्चालन निर्देशिका, २०८०' स्वीकृत
भएको हो ।



विपन्न नागरिक औषधी उपचार कार्यक्रम संचालन निर्देशिका

२०८०

नेपाल सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

रामशाह पथ, काठमाण्डौ

डा. रोशन पोखरेल
सचिव

“विपन्न नागरिक औषधी उपचार कार्यक्रम संचालन निर्देशिका, २०८०”

राज्यलेनागरिकलाई स्वस्थ्य बनाउन, जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्न, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्न, विपन्न वर्गको लागि राज्यबाट तोकिएका विशेष स्वास्थ्य सेवाहरूमा क्रमशः पहुँच सुनिश्चितगर्न, स्वास्थ्य सेवामा नागरिकको आर्थिक भार न्यूनीकरण गर्न, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा २८ को स्वास्थ्य वित्त तथा सामाजिक सुरक्षा साथै नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी कार्यविधि, २०६८को दफा १३ बमोजिमको विपन्न नागरिकलाई औषधी उपचार वापत आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन वान्छनीय भएकोले,

जनस्वास्थ्य सेवा ऐन, २०७५ ले दिएको अधिकार प्रयोग गरि मन्त्रालयले देहायको निर्देशिका बनाएको छ।

१.संक्षिप्त नाम र प्रारम्भ : (१) यस निर्देशिकाको नाम “विपन्न नागरिक औषधी उपचारकार्यक्रम संचालन निर्देशिका, २०८०”रहेको छ ।

(२)यो निर्देशिका तुरुन्त प्रारम्भ हुनेछ ।

२.परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,-

(क) “अस्पताल” भन्नाले यस निर्देशिकाको अनुसूची-१ मा उल्लेख भएकाअस्पतालहरू सम्झनु पर्छ र सो शब्दले समय समयमा विशेषज्ञ चिकित्सकसहितको विभागको संयुक्त अनुगमन टोलीको सिफारिसमामन्त्रालय (सचिवस्तर) को निर्णयबाट तोकेका अस्पताललाई समेतजनाउँछ ।

(ख) “आर्थिक प्रशासन शाखा” भन्नाले स्वास्थ्य सेवा विभाग, आर्थिकप्रशासन शाखा भन्ने सम्झनु पर्छ र सो शब्दले मन्त्रालयको आर्थिक प्रशासन शाखालाई समेत जनाउँछ ।

(ग) “कडारोग” भन्नाले मुटुरोग, मृगौलारोग, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी तथा सिकलसेलएनिमिया रोगहरू सम्झनु पर्छ ।

(घ) “डायलाइसिस” भन्नाले मृगौलारोग लागेका विरामीलाई अस्पतालबाट प्रदान गरिने हेमोडायलाइसिस वा पेरिटोनियल डायलाइसिस सम्झनु पर्छ र सो शब्दले सेरो



पोजिटिभ(संक्रमित) विरामीको हकमा सुरक्षित रूपले डायलाइसिस गर्ने उपचार सेवालाई समेत जनाउँछ ।

- (ड) "निर्देशन समिति" भन्नाले दफा ११ को उपदफा (१) बमोजिमको विपन्न नागरिक औषधी उपचार निर्देशन समिति सम्झनु पर्छ ।
- (च) "भुक्तानी व्यवस्थापन समिति" भन्नाले दफा १२ को उपदफा (१) मा गठित भुक्तानी व्यवस्थापनसमिति सम्झनु पर्छ ।
- (छ) "मन्त्रालय"भन्नाले स्वास्थ्य सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालय सम्झनु पर्छ ।
- (ज) "महाशाखा" भन्नाले स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा सम्झनु पर्छ ।
- (झ) "विपन्न विरामी नागरिक" भन्नालेदफा (४) बमोजिमगठित समितिले सिफारिस गरेको वा नेपाल सरकारले जारी गरेकोगरीव परिवार परिचयपत्र वाहक विपन्न विरामी नागरिक सम्झनु पर्छ ।
- (ञ) "विभाग"भन्नाले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग सम्झनु पर्छ ।
- (ट) "शाखा" भन्नाले महाशाखा अन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा शाखा सम्झनु पर्छ ।
- (ठ) "शोधभर्ना रकम" भन्नाले अस्पतालहरुले उपचार सेवा प्रदान गर्दा लागेको रकम महाशाखा समक्ष शोधभर्नाको लागि माग गरेको रकम सम्झनु पर्छ ।
- (ड) "स्थानीयतह" भन्नाले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिका सम्झनु पर्छ ।
- (ढ) "सिफारिस समिति" भन्नाले दफा ४ मा गठित सिफारिस समिति सम्झनु पर्छ ।

३. विपन्न नागरिकलाई औषधी उपचार वापत सहायता दिने : (१)आर्थिक रूपले विपन्न नागरिकले कडा रोगको उपचार नेपाल भित्र गराउँदा दफा(४)बमोजिम समितिको सिफारिसमा वा नेपाल सरकारले

[Handwritten Signature]

[Handwritten Signature]

2



[Handwritten Signature]
डा. रोशन पोखरेल
सचिव

जारी गरेको गरिव परिचयपत्रको आधारमा विरामीले अनुसूची -१ बमोजिम सूचीकृत अस्पतालबाट अनुसूची -२ मा उल्लेख भएको उपचार सहूलियत प्राप्त गर्नेछ।

(२) विपन्न नागरिकले औषधि उपचार सहूलियत प्राप्त गर्न स्थायी बसोबास रहेको वडाबाट अनुसूची-३ बमोजिम फाराम भरी विपन्नको सिफारिस लिनुपर्ने रस्थानीय तहमा उपचार सिफारिसका लागि दफा ४ बमोजिमको समितिमा पेश गर्नुपर्नेछ।



(३) उपदफा (२) बमोजिमको सिफारिस भएका विरामीले उपचारका लागि सिफारिस मागेको बखत आवश्यक कागजात पूरा भएमा दफा ४ बमोजिमको सिफारिस समितिले तुरुन्त सिफारिस उपलब्ध गराउनु पर्नेछ।

४. सिफारिस समिति: (१) आर्थिक रूपले विपन्न नागरिकलाई औषधि उपचार सहूलियत उपलब्ध गराउने प्रयोजनको लागि सिफारिस गर्न स्थानीय तहमा देहायको सिफारिस समिति रहनेछ :

- | | |
|--|-------------|
| (क) सम्बन्धित स्थानीय तहको अध्यक्ष/प्रमुख | -संयोजक |
| (ख) सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत | -सदस्य |
| (ग) सम्बन्धित स्थानीय तहको स्वास्थ्य संयोजक | -सदस्य-सचिव |

(२) उपदफा (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

- (क) विपन्ननागरिकले उपचारको लागि आवश्यक कागजात सहित दिएको निवेदन सङ्कलन गर्ने, (अनुसूची-३ र अनुसूची-४)
- (ख) आर्थिक अवस्था मुल्याङ्कन गरी अनुसूची-३ बमोजिमको व्यहोरा खुलाई आवश्यक निर्णय गर्ने,
- (ग) सिफारिस समितिबाट निर्णय गर्दा विरामी वा विरामीको नजिकको हकवालाले सूचीकृत अस्पतालहरू मध्ये माग गरेको अस्पतालमा उपचारका लागि सिफारिस गरी पठाउने,
- (घ) उपचारकालागि सिफारिस गरी पठाईएका विरामीहरूको विवरण विद्युतीय प्रणालीमा समेत अभिलेख राखी अनुसूची-१३ र अनुसूची-१४ बमोजिमको ढाँचामा विवरण भरी महाशाखामा अर्धवार्षिक रूपमा पठाउने,




डा. रोशन पोखरेल
सचिव

(ड) सिफारिस गर्दादोहोरो नपर्ने गरीएउटा रोगको लागि एक मात्र अस्पतालमासिफारिस गर्ने।

५. सेवा लिने प्रक्रिया:(१)विपन्न विरामी नागरिकले कडारोगको उपचार सहूलियत लिनकालागि अनुसूची-३ बमोजिमको ढाचाँमा सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा निवेदन दिईवडा कार्यालयबाट विपन्न हो भनीसिफारिस लिनु पर्नेछ ।

(२)उपदफा (१) बमोजिमको सिफारिस, चिकित्सकको प्रिस्क्रिप्सन,नागरिकता प्रमाणपत्रको प्रतिलिपी, नाबालकको हकमा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी र निवेदन सम्बन्धित स्थानीय तहमा पेश गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको निवेदन तथा आवश्यक कागजात प्राप्तभएपश्चात सम्बन्धित स्थानीय तहले दफा ४बमोजिमको समितिले आवश्यक जाँचबुझ गरी विरामीको पारिवारिक आर्थिक अवस्था समेत हेरीऔषधी उपचार सहूलियत उपलब्ध गराउने प्रयोजनको लागि अनुसूची-४ बमोजिमको विवरणबमोजिम सूचीकृत अस्पतालमा सिफारिस गर्नु पर्नेछ ।

(४)गरिव परिवार परिचय पत्र भएका विरामीहरूका लागिउपदफा (१) र(३)बमोजिमको विपन्नताको सिफारिस आवश्यक पर्नेछैन। दफा ५(२) मा उल्लेख भएका प्रावधान सहित उक्त परिचयपत्रकै आधारमा सूचीकृत अस्पतालबाट सोझै उपचार सहूलियत पाउनेछन् ।

(५) विपन्न विरामी नागरिकले सुचिकृत अस्पतालबाट अनुसूची -२ मा तोकिए बराबरको उपचार सहूलियत पाउनेछन्।

(६) थप उपचार सेवाका लागि प्रेषण भएका विरामीले सम्बन्धितअस्पतालको सिफारिसमा प्रेषण गरिएको अस्पतालमा उपचार सुनिश्चितता भए पश्चात सिधैसम्पर्क राख्न सक्नेछन् ।

(७) विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत कुनै पनि विरामीलाई नगदै भुक्तानी दिन पाईने छैन ।

(८) यस निर्देशिकाको अन्य दफामा जुन सुकै कुरा उल्लेख भएता पनि मृगौला प्रत्यारोपण गर्ने विरामीको हकमा प्रत्यारोपण पूर्व गरिने अङ्गदाता र ग्रहणकर्ताको प्रयोगशाला परिक्षण (HLA Cross match) वापत सरकारी अस्पताल वा सरकारी प्रयोगशालाबाट परिक्षण गरेको रकम





4



डा. रोशन पोखरेल
सचिव

तथासुचिकृत अस्पतालबाट मृगौला प्रत्यारोपण गरीहाल औषधी सेवन गरिरहेका विरामीहरूलाई प्रत्यारोपण पश्चात औषधि(Anti Rejection Drugs) सेवन वापतको रकम बिल भरपाईको आधारमा भुक्तानी व्यवस्थापन समितिबाट सिफारिस भए बमोजिम तोकिएको सीमा भित्र रही आर्थिक प्रशासन शाखाबाट शोधभर्नाभुक्तानी हुनेछ ।

६. अस्पताल सूचीकृत गर्ने प्रक्रिया: (१) विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत अस्पताल सूचीकृत हुन अनुसूची-५ बमोजिमको कागजातहरूसंलग्न गरीअस्पतालले महाशाखामा निवेदन पेश गर्नु पर्नेछ ।

(२) महाशाखाबाट अनुसूची-५ बमोजिमको दस्तावेजहरू रुजू पश्चात औचित्यता र आवश्यकताको आधारमा विशेषज्ञ चिकित्सक सहित महाशाखामा कार्यरत प्रतिनिधिहरू सम्मिलितसंयुक्त अनुगमन टोलीले स्थलगत अनुगमन गरी महाशाखामा प्रतिवेदन पेश गर्नुपर्नेछ ।

(३) महाशाखाले संयुक्त अनुगमन टोलीको प्रतिवेदनको आधारमा सूचीकरणको लागि मन्त्रालयमा सिफारिस गर्नेछ ।

(४) महाशाखाको सिफारिसका आधारमा मन्त्रालयले सुचिकृत गर्नेछ ।

७. अस्पतालको काम, कर्तव्य र अधिकार : यस निर्देशिकाको अन्य दफामा उल्लेखित काम, कर्तव्य र अधिकारका अतिरिक्त अस्पतालको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:

- (क) दफा ४ बमोजिम सिफारिस भई आएका विपन्न विरामीको अलगअलग फाइल बनाई अभिलेखराख्ने साथै विद्युतीय प्रणाली (सफ्टवेयर) मासमेत अनिवार्य प्रविष्टिगर्ने,
- (ख) दोहोरो सिफारिस भई आएमा यस निर्देशिका बमोजिम उपचार सहुलियत प्रदान नगर्ने र सोको जानकारी महाशाखालाई दिने,
- (ग) खण्ड 'क' बमोजिमका विरामीलाई सम्बन्धित चिकित्सकबाट जाँच गर्ने व्यवस्था मिलाउने,
- (घ) मन्त्रालयबाट स्वीकृत स्तरीय उपचार पद्धति(Standard Treatment Protocol) बमोजिम सेवा प्रदान गर्ने,

Jan

Jan




- (ड) तोकिएको सहूलियत रकमको सीमा भित्र रही कडा रोगको निदान भएका विरामीलाई चिकित्सकको सल्लाह बमोजिम आवश्यक पर्ने औषधि, औषधिजन्य सामग्री, प्रयोगशाला सेवा, शल्यक्रिया, शैया आदि समेत अस्पतालले उपलब्धगराउने,
- (च) विपन्न विरामी नागरिकलाई प्राप्त हुने सहूलियतवापतको रकमको सर्वाधिक सदुपयोग हुने वातावरण अस्पताल आफैलेमिलाउने,
- (छ) सूचिकृत हुने अस्पतालले आफ्नै फार्मसी सेवा संचालन गरेको हुनुपर्ने निर्देशिकामा सूचिकृत गरेका रोगहरुको लागि स्तरीय उपचार पद्धति अनुसार आवश्यक औषधीहरु फार्मसीमा उपलब्ध गराउने,
- (ज) विपन्न विरामी नागरिकलाई प्राथमिकता अनुसार उपचारको व्यवस्था मिलाउने,
- (झ) विपन्न विरामी नागरिकले औषधि उपचार सेवा लिइरहेको अस्पतालबाट अन्य सुचिकृत अस्पतालमाथप उपचारको लागि प्रेषण गर्नुपर्ने भएमा विरामीले पाउनु पर्ने बाँकी सहूलियत रकम बराबरको उपचार सुविधा पाउन सक्नेछन् । यसको लागि सम्बन्धित अस्पतालबाट उपचार सहूलियत पाएको रकम, प्रेषण पूर्जा वा विद्युतीयप्रेषण रदफा ४ बमोजिमको समितिको सिफारिसको प्रतिलिपी समेत संलग्न गरी सम्बन्धित अस्पतालमा पठाई सो को जानकारी महाशाखालाईपठाउने,
- (ञ) खण्ड (झ) बमोजिमको व्यहोरा विद्युतीय प्रणालीमा अनिवार्य अभिलेख राखी प्रेषण गर्ने,
- (ट) तोकिएको सहूलियत रकमभन्दा बढी रकम खर्च नहुने गरी स्पष्ट अभिलेख राखे व्यवस्था मिलाउने,
- (ठ) खण्ड (ड) बमोजिम औषधि उपलब्ध गराएको अभिलेख अनुसूची-६ र अनुसूची-७ बमोजिमको अभिलेख रजिष्टरमा तथा विद्युतीय प्रणालीमा अनिवार्य राख्नु पर्नेछ र महाशाखालाई अनिवार्य प्रतिवेदन पेश गर्नुपर्नेछ ।
- (ड) अस्पतालले मासिक रूपमा सेवाग्राहीको विवरण, सेवाको विवरण र खर्च भएको रकम अस्पतालको सूचना पाटीर वेवसाईटमा सार्वजनिक गर्ने,
- (ढ) अस्पताल प्रमुखले विपन्न विरामी नागरिकको उपचारको सम्बन्धमासमय समयमा मन्त्रालय तथा महाशाखाले दिएको निर्देशन तथा निर्णय पालना गर्ने,

San

San

6



डा. रोशन पोखरेल
सचिव


- (ग) अस्पतालले उपचार खर्चको शोधभर्ना माग गर्दा मासिक रूपमा अनुसूची-७, अनुसूची-८ र अनुसूची-९ बमोजिमको प्रतिवेदन फाराम भरी महाशाखामा प्रत्येक महिनाको सात गतेभित्र अनिवार्य रूपमा पठाउने,
- (त) विरामी डिस्चार्ज हुँदा तोकिएको रकम मध्ये के कति रकम वरावर उपचार सेवा प्रदान गरिएको हो सो बारेविरामीलाई जानकारी दिई सोही अनुसार अनुसूची-६ र अनुसूची-७ बमोजिमको अभिलेख रजिष्टर तथा विद्युतीयप्रणालीमा अनिवार्य रूपमा अद्यावधिक गर्ने,
- (थ) विपन्न विरामी नागरिक वा निजको कुरुवा रड्युटी चिकित्सक वा नर्सलाई प्रत्येक विलमा दस्तखत गराई अस्पतालको विरामी अभिलेख फाइलमा दुरुस्त राख्ने,
- (द) विरामी अस्पतालमा भर्ना भएकै अवस्थामा सम्बन्धित स्थानीय तहको सिफारिस प्राप्त गर्न ढिला भएको अवस्थामा विरामीले सिफारिस माग गरेको जानकारी अस्पतालको सामाजिक सेवा इकाईलाई दिनु पर्नेछ र डिस्चार्ज हुने दिनसम्म सिफारिस ल्याएमा सम्बन्धित अस्पतालले सम्बन्धित विरामीलाई तोकिएकोसहुलियत रकमकोसीमा भित्र रही उपचार सेवा दिनु पर्ने,


तर विरामीको उपचारका क्रममा मृत्यु भई दफा ४बमोजिमको सिफारिस नल्याएमा अस्पतालका निर्देशक, उपचारमा संलग्न प्रमुख चिकित्सक र सामाजिक सेवा इकाई प्रमुखले सिफारिस गरेमा तोकिएकोसहुलियत रकमकोसीमा भित्र रही विरामीको खर्च भएको रकम सम्बन्धित अस्पतालले शोधभर्ना माग गर्न सक्नेछ,


- (ध) अस्पतालको सामाजिकसेवा इकाईमा आवश्यक जनशक्ति र प्रविधिको व्यवस्था अस्पतालले गर्ने,
- (न) सामाजिकसेवाएकाइको बोर्ड सवैले देख्ने गरी सम्बन्धित अस्पतालमा अनिवार्य रूपमा राख्ने,
- (प) विभागबाटशोधभर्नारकमप्राप्त हुन ढिला भएमा पनि सेवा अवरुद्ध गर्न पाइनेछैन,
- (फ) अस्पताल दर्ता एवम् नविकरण “स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका, २०७० र सो को संशोधन”, “प्रदेश स्वास्थ्य संस्था








डा. रोशन पोखरेल
सचिव



स्थापना, संचालन, नविकरण तथा स्तरोन्नती ऐन" र सो ऐन बमोजिम जारी भएको नियमावली अनुरूप भएको हुनु पर्ने,

- (ब) विरामीलाई थप उपचारको लागि अर्को अस्पतालमा प्रेषण गर्नु परेमा त्यस अस्पतालमा उपचार हुनेसुनिश्चित गरी प्रेषण गर्ने,
- (भ) विपन्न विरामीलाई अनुसूचि-१० को ढाँचामासेवा प्रदायक सूचीकृत संस्थाले विपन्न नागरिक औषधि उपचार सहूलियत कार्ड उपलब्ध गराउने,
- (म) एक्युट रेनल फेलियर भई छोटो अवधि डायलाइसिस गर्नुपर्ने विरामीको हकमा दफा ४ कोबमोजिमकोसिफारिस आवश्यक पर्ने छैन । अस्पताल प्रमुख वा निजले तोकेको व्यक्तिको सिफारिसमा निःशुल्क सेवा प्रदान गर्ने । यसरी उपचार गराएका विरामीहरूको अभिलेख तथा प्रतिवेदन दुरुस्त राख्ने तर विरामी निको भई पुनः सेवा लिन आउन परेमा सिफारिस अनिवार्य पेश गर्नुपर्ने,
- (य) मृगौला प्रत्यारोपण पश्चात औषधी सेवन गर्ने विरामीहरूका लागि आवश्यक पर्ने औषधीको व्यवस्था सम्बन्धित अस्पतालले मिलाउने ।
- (र) विरामी थप उपचारका लागि अन्य सूचीकृत अस्पतालमा प्रेषण गर्नुपर्ने भएमा सम्बन्धित अस्पतालले सोझै गर्न सक्नेछन् । प्रेषण गरेको जानकारी सम्बन्धित अस्पतालले शाखालाई गर्नुपर्नेछ । विद्युतीय प्रणाली (अनलाइन) मा अभिलेख नगरी गरिएको प्रेषण मान्य हुने छैन ।
- (ल) विपन्ननागरिकलाईसूचीकृत अस्पतालबाटसेवाउपलब्धगराइसकेपछिसूचीकृत रोगकोतोकिएकोऔषधिउपचारमातोकिएकोशोधभर्नाहुनेरकमसकिएपनिथपउपचारगर्नुपर्नेभए मासाविककै सहूलियत दररेटमा सेवा उपलब्ध गराउने ।


८. सम्पर्क केन्द्र स्थापना गर्नु पर्ने:(१)यस निर्देशिका बमोजिम विपन्न नागरिकलाई उपचार सेवा प्रदान गर्ने सम्बन्धमा प्रभावकारी व्यवस्थापनको लागि अस्पतालले छुट्टै सम्पर्क केन्द्र स्थापना गर्नु पर्नेछ ।

(२)उपदफा (१) मा जुन सुकै कुरा लेखिएको भएतापनि सामाजिक सुरक्षा कार्यक्रम लागू भएका अस्पतालहरूका हकमा समन्वय गरी एउटै केन्द्रबाट सेवा प्रवाह गर्न सकिनेछ, तर सेवा अभिलेख छुट्टै छुट्टै राख्नुपर्नेछ ।





8







डा. रोशन पोखरेल
सचिव


९. महाशाखाको काम, कर्तव्य र अधिकार: यस निर्देशिकामा अन्यत्र उल्लिखित काम कर्तव्य र अधिकारका अतिरिक्त महाशाखाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

- (क) विपन्न नागरिक औषधि उपचारको लागि आवश्यक पर्ने वार्षिक बजेट तथा योजना तयार गरी सम्बन्धित निकायमा पेश गर्ने,
- (ख) मासिक रूपमा विपन्न नागरिक औषधि उपचार प्रदान गरे वापत सेवा प्रदायक अस्पतालबाट प्राप्त अनुसूची-७, ८ र ९ को विवरण स्वास्थ्य बीमा कार्यक्रमसँग जोडेर परे/ नपरेको सुनिश्चित गरी भुक्तानी व्यवस्थापन समितिको बैठक आयोजना गर्ने र उक्त बैठकमा यस कार्यक्रमको मासिक प्रतिवेदन पेश गरी निर्णय भए बमोजिमको रकम आर्थिक प्रशासन शाखा मार्फत सम्बन्धित अस्पताललाई शोधभर्ना भुक्तानी गर्ने,
- (ग) भुक्तानी व्यवस्थापन समिति र निर्देशन समितिको बैठक आवश्यकता अनुसार संचालन गर्ने,
- (घ) अस्पतालहरूको उपचार सेवालार्ई गुणस्तरीय बनाउन नियमित अनुगमन गर्ने, गराउने साथै अस्पतालमा सञ्चालित अन्य निःशुल्क स्वास्थ्य कार्यक्रमहरूको समेत एकिकृत अनुगमन गर्ने,
- (ङ) अस्पतालहरूबाट प्राप्त प्रतिवेदनहरू र जुगरी शोधभर्ना माग रकम र विरामी सङ्ख्या स्पष्ट देखिने गरी विवरण राख्ने,
- (च) अस्पतालहरूबाट प्राप्त प्रतिवेदन स्पष्ट नभएमा अस्पतालसँग सोधपुछ गर्ने एवम् अनुगमनको व्यवस्था समेत गरी प्रतिवेदन रुजु गर्ने,
- (छ) नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधि उपचारको प्रतिवेदन एकिकृत स्वास्थ्य सुचना व्यवस्थापन प्रणालीमा समावेश गर्ने व्यवस्था मिलाउने,
- (ज) विरामीको उपचार सेवाको गुणस्तर एवम् औचित्यताको आधारमा अस्पताललाई एकमुष्ट वा पटक पटक गरी शोधभर्ना रकम उपलब्ध गराउने,
- (झ) यस निर्देशिका बमोजिमको कुनै विषयमा निर्णय गर्न कठिनाई भएमा भुक्तानी व्यवस्थापन समितिको सिफारिसमा निर्देशन समितिमा पेश गर्ने,
- (ञ) विपन्न नागरिक औषधि उपचार सम्बन्धी अन्य आवश्यक कार्य गर्ने,





9





डा. रोशन पोखरेल
सचिव

(ट) महाशाखा र सूचीकृत अस्पताल बीच बार्षिक रूपमा अनुसूची-११को ढाँचामा बार्षिकसम्झौता गर्ने,

(ठ) विद्युतीय प्रणालीमा अभिलेख नराखे अस्पतालहरूको सम्झौता रद्द गर्न सकिनेछ ।

१०. दोहोरो सुविधा लिन नहुने:(१) यस निर्देशिका बमोजिम प्रदान हुने औषधी उपचार सेवा दफा ५को उपदफा (५) बमोजिमको रकमको सिमा ननाघ्ने गरी एक रोगका लागि एक पटक वा पटक पटक गरी प्रदान गर्न सकिने छ ।

(२) विपन्न नागरिकलाई सुचिकृत अस्पतालले सेवा उपलब्ध गराए वापत स्वास्थ्य बीमा, विपन्न नागरिक औषधि उपचार कार्यक्रमवा अन्य सहूलियतपूर्ण कार्यक्रममा दोहोरो पर्ने गरी शोधभर्ना मागदाबी गर्न पाउने छैन। दोहोरो पर्ने गरी शोधभर्ना माग दाबी गरेको पाईएमा सम्बन्धित अस्पताललाई सूचीकृतको सूचीबाट हटाईनेछ ।

(३) कुनै एक रोगको औषधी उपचार सहूलियत प्राप्त गरिसकेको व्यक्तिले पुनः सोही रोगका लागि औषधी उपचार सहूलियत सुविधा लिन पाइनेछैन ।

(४) यस निर्देशिकामा अन्यत्रः जुनसुकै कुरा लेखिएको भएतापनि कुनै एक रोगको उपचारमा सहूलियत प्राप्त गरेको व्यक्तिले अर्को रोगको उपचार सहूलियत प्राप्त गर्न बाधा पर्ने छैन ।

११. निर्देशन समिति:(१) यस निर्देशिका बमोजिम विपन्न विरामी नागरिकलाई प्रदान गरिने औषधि उपचार सेवालाई गुणस्तरीय, व्यवस्थित एवम् पारदर्शी बनाउन आवश्यक निर्देशन, सिफारिस एवम् अस्पताल तथा विरामीको औषधि उपचार खर्च निर्धारण गर्न देहाय बमोजिमको एक विपन्न नागरिक औषधि उपचार निर्देशन समिति रहनेछः-

(क) सचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय - अध्यक्ष

(ख) महानिर्देशक, स्वास्थ्य सेवा विभाग - सदस्य

(ग) सह-सचिव, नेपाल सरकार, अर्थ मन्त्रालय - सदस्य


(घ) सह-सचिव, नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य

प्रशासन मन्त्रालय

- सदस्य







डा. रोशन पोखरेल
सचिव

- (ड) प्रमुख, नीति, योजना तथा अनुगमन महाशाखा, स्वास्थ्य
तथा जनसङ्ख्या मन्त्रालय - सदस्य
- (च) अध्यक्ष, नेपाल मेडिकल बोर्ड -सदस्य
- (छ) निर्देशक, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा -सदस्य-सचिव

(२) निर्देशन समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।

(३) विपन्न विरामी नागरिक औषधि उपचार कार्यक्रमलाई विस्तार गर्नका साथै प्रभावकारी एवम् गुणस्तरीय सेवाका लागि अनुगमन, निर्देशन, सिफारिस एवम् निर्णय गर्ने कार्य निर्देशन समितिले गर्नेछ ।

(४) विपन्न नागरिक औषधि उपचार कार्यक्रमलाई आवश्यक पर्ने थप बजेटको व्यवस्थाको लागि सिफारिस गर्नेछ ।

(५) निर्देशिका अनुरूप विपन्न नागरिक औषधि उपचार कार्यक्रम कार्यान्वयनका क्रममा कुनै बाधा अड्चन आई परेमा आवश्यक निर्णय गरी समाधान गर्न सक्नेछ ।

(६) यस निर्देशिका बमोजिम सेवा उपलब्ध नगराउने अस्पतालहरूको हकमा भुक्तानी व्यवस्थापन समितिको सिफारिसमा उक्त अस्पताललाई सूचीबाट हटाउन सक्नेछ ।

१२. भुक्तानी व्यवस्थापन समिति: (१) यस निर्देशिका बमोजिम विपन्न विरामी नागरिकलाई सेवा प्रदान गरिसके पछि अस्पतालबाट प्राप्त प्रतिवेदन विश्लेषण र रुजु गरी अस्पतालहरूलाई शोधभर्ना भुक्तानी सिफारिसका लागि देहाय बमोजिमको भुक्तानी व्यवस्थापन समिति रहनेछ:

- (क) महानिर्देशक, स्वास्थ्य सेवा विभाग - अध्यक्ष
- (ख) निर्देशक, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा -सदस्य
- (ग) निर्देशक, उपचारात्मक सेवा महाशाखा -सदस्य
- (घ) निर्देशक, व्यवस्थापन महाशाखा -सदस्य
- (ड) प्रतिनिधि (उपसचिवस्तर), नीति योजना तथा अनुगमन महाशाखा - सदस्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
- (च) प्रतिनिधि (उपसचिवस्तर), स्वास्थ्य बीमा बोर्ड -सदस्य

[Handwritten signatures]



डा. रोशन पोखरेल

(छ)प्रमुख,आर्थिक प्रशासन शाखा, स्वास्थ्य सेवा विभाग -सदस्य

(ज)कानून अधिकृत, स्वास्थ्य सेवा विभाग -सदस्य

(झ)शाखा प्रमुख, सामाजिक स्वास्थ्य सुरक्षाशाखा -सदस्य-सचिव

(२) भुक्तानी व्यवस्थापन समितिको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ ।

(३) अस्पतालबाट पेश भएका प्रतिवेदन अध्ययन, विश्लेषण तथा रुजु गरीसमितिले शोधभर्ना रकम भुक्तानीका लागि सिफारिस गर्नेछ ।

(४) निर्देशिका अनुरूप विपन्न नागरिक औषधी उपचार कार्यक्रम कार्यान्वयनका क्रममा कुनै बाधा अडचन आइपरेमा निर्देशन समितिमा समाधानका लागि सिफारिस गर्नेछ ।

(५) यस निर्देशिका बमोजिम सेवा उपलब्ध नगराउने अस्पतालहरूको हकमा उक्त अस्पताललाई सूचीबाट हटाउन निर्देशन समितिमा सिफारिस गर्न सक्नेछ ।

१३. सेवा शुल्क सम्बन्धी व्यवस्था:(१)औषधि उपचारको सहूलियत रकम अनुसूची-२ मा तोकिएको सीमा बमोजिम हुनेछ।अस्पतालले कडा रोगको उपचार वापत लिने सेवा शुल्क स्वास्थ्य बीमा बोर्डले निर्धारण गरेको दर रेट बमोजिम हुनेछ। तर कुनै अस्पतालको सेवा शुल्क दर रेट बीमा बोर्डको दर रेट भन्दा कम भएमा सोहि अनुसार हुनेछ।

(२) उप दफा (१) मा जुन सुकै कुरा लेखिएको भएता पनि महाशाखाले औषधि उपचार प्याकेज तयार गरी दर रेट स्वीकृत गराई लागू गर्नसक्नेछ।


१४. जनशक्ति र बजेटव्यवस्थापन : (१)महाशाखा अन्तर्गत शाखाबाट विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन हुनेछ ।

(२) यस निर्देशिका बमोजिमका सम्पूर्ण काम कारवाही शाखाबाट सम्पादन हुनेछ र सोको लागि आवश्यक जनशक्तिको व्यवस्थापन विभागले गर्नु पर्नेछ ।

(३) विपन्न नागरिक औषधी उपचार कार्यक्रम संचालनका लागि विपन्न नागरिक औषधी उपचार शिर्षकमा विनियोजित वार्षिक बजेटको ०.५ (शुन्य दशमलव पाँच) प्रतिशतको परिधि भित्र रही कार्यक्रम प्रस्ताव गरी विभागबाट स्वीकृत गराई कार्य सम्पादन गर्नु पर्नेछ ।







१५. अभिलेख तथा प्रतिवेदन : (१) विरामीको औषधी उपचार सम्बन्धी विवरण अनुसूची-६ र अनुसूची-७ बमोजिमको अभिलेख पुस्तिका र सोही बमोजिमप्रत्येक विरामीको औषधी उपचार वापतको बिल भरपाई विद्युतीय प्रणाली(सफ्टवेयर) मा अनिवार्य प्रविष्टगर्नुपर्नेछ ।

(२) अस्पतालले सेवा दिएका विरामीहरूको विवरण अभिलेख पुस्तिकाबाट उतार गरी मासिक रूपमा अनुसूची-८, ९ र १२ बमोजिमको मासिक प्रतिवेदन तयार गरिप्रत्येक विरामीको औषधी उपचार वापतको बिल भरपाईसहित प्रत्येक महिनाको ७ गते भित्र महाशाखामा पठाउनुपर्नेछ ।

(३) उपचारकालागि सिफारिस गरी पठाईएका विरामीहरूको विवरण विद्युतीय प्रणालीमा समेत अभिलेख राखी अनुसूची-१३ र १४ बमोजिमको ढाँचामा विवरण भरी अर्धवार्षिक रूपमा महाशाखामा पठाउनु पर्नेछ ।

१६. निरिक्षण, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी व्यवस्था: (१) विपन्न नागरिकलाई औषधी उपचार सेवा प्रदान गर्ने कार्यको अनुगमन गर्न मन्त्रालय अन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखा, गुणस्तर मापन तथा नियमन महाशाखा, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा र आर्थिक प्रशासन शाखाका प्रतिनिधिहरूको एक संयुक्त संयन्त्रले नियमित रूपमा अनुगमन गर्नुपर्नेछ । यसको थप अनुगमन निर्देशन समिति, प्रदेश स्थित स्वास्थ्य हेर्ने मन्त्रालय तथा प्रदेश निर्देशनालयले गर्न सक्नेछ ।


(२) विपन्न नागरिकलाई औषधी उपचार सेवा प्रदान गर्ने अस्पतालको नियमित अनुगमन गर्ने कार्य महाशाखाको हुनेछ ।

१७. लेखापरीक्षण गराउनु पर्ने: (१) प्रचलित कानून बमोजिमलेखापरीक्षण गराउनु सम्बन्धित अस्पतालको कर्तव्य हुनेछ । प्रत्येक वर्ष विपन्न नागरिक औषधी उपचार कार्यक्रम संचालनका लागि सम्झौता गर्दा लेखापरीक्षण प्रतिवेदन र कर चुक्ता प्रमाण पत्र अनिवार्य रूपमा संलग्न गर्नु पर्नेछ ।

(२) उप दफा (१) बमोजिमको लेखा परीक्षणको प्रतिवेदन निजी, गैहसरकारी तथा सामुदायिक अस्पतालले मंसिर मसान्तसम्म तथा सरकारी अस्पतालले चैत्र मसान्तसम्म महाशाखामा







बुझाउनु पर्नेछ । यस्तो प्रतिवेदन यथासमयमा प्राप्त नभए उपचार सेवा प्रदान गरेवापतको रकम शोधभर्ना रोक्का गर्न सकिनेछ ।

(३) लेखा परिक्षण प्रतिवेदनमा विपन्न नागरिक औषधी उपचार वापत विभागबाट प्राप्त भएको रकमको आम्दानी र खर्चको विवरण छुट्टाछुट्टै देखिएको हुनुपर्नेछ ।

१८. कारवाहीहुने: (१) यस निर्देशिका विपरित कार्य गरेमासंलग्न सबैलाई प्रचलित कानून बमोजिम कारवाही हुनेछ ।

(२) यस निर्देशिका विपरित कार्य गर्ने अस्पताललाई शोधभर्ना गर्नु पर्ने रकम रोक्का गरिनेछ। साथै मन्त्रालयले त्यस्ता अस्पताललाई सूचीबाट हटाउने र प्रचलित कानूनबमोजिम कारवाही गर्न सक्नेछ ।

१९. अनुसूचीमा संशोधन गर्ने अधिकार: मन्त्रालयले यस निर्देशिकाको अनुसूचीमा आवश्यकता अनुसार थपघट वा हेरफेर गर्न सक्नेछ ।

२०. खारेजी र बचाउ: (१) "विपन्न कार्यक्रम अन्तर्गत दिईदैं आएको कडा रोगहरुको उपचार खर्च स्वास्थ्य बीमामा आवद् गर्ने कार्यविधि, २०७८" खारेज गरिएको छ।

(२) उपदफा (१) बमोजिमको भए गरेका कार्यहरु यसै निर्देशिका बमोजिम भए गरेको मानिनेछ ।



डा. रोशन पोखरेल
सचिव



अनुसूची १

(दफा २ को खण्ड (क) संग सम्बन्धित)

विपन्न नागरिकहरूलाई औषधि उपचारका लागि सूचीकृत गरिएका अस्पतालहरू

प्रदेश	क्र. स.	संस्थाको नाम र ठेगाना	औषधि उपचारको लागि सूचीकृत रोग
कोशी प्रदेश	१	ईलाम अस्पताल, ईलाम	हेमोडायलाईसिस
	२	वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान सुनसरी	हेमोडायलाईसिस, पेरिटोनियल डायलाईसिस, AKI, औषधी सेवन (Medical Treatment), मुटु रोग, क्यान्सर, हेड इन्जुरी स्पाइनल इन्जुरी र पार्किन्सन्स, अल्जाइमर्स,
	३	मेची अस्पताल, भद्रपुर, झापा	हेमोडायलाईसिस
	४	कोशी अस्पताल, विराटनगर, मोरङ	हेमोडायलाईसिस, क्यान्सर
	५	विराटनगर अस्पताल प्रा.लि., विराटनगर, मोरङ	हेमोडायलाईसिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी, पार्किन्सन्स र अल्जाइमर्स, मुटु रोग, क्यान्सर
	६	गोल्डेन अस्पताल प्रा.लि., विराटनगर, मोरङ	हेमोडायलाईसिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी
	७	नेपाल स्वास्थ्य विकास तथा अनसन्धान सहकारी लि., विराटनगर, मोरङ	हेमोडायलाईसिस
	८	नोबेल मेडिकल कलेज, शिक्षण अस्पताल, विराटनगर, मोरङ	हेमोडायलाईसिस, सेरोपोजिटिभ डायलाईसिस, मृगौला प्रत्यारोपण, मुटु रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, पार्किन्सन्स र अल्जाइमर्स
	९	न्युरो कार्डियो मल्टिस्पेशियलिटी हस्पिटल, मोरङ, विराटनगर	हेड इन्जुरी, स्पाइनल इन्जुरी र मुटु रोग
	१०	ओमसाई पाथीभारा हस्पिटल प्रा. लि., भद्रपुर, भापा	हेमोडायलाईसिस
	११	पुर्णटुङ्ग विर्ता सिटी अस्पताल, विर्तामोड, भापा	हेमोडायलाईसिस
	१२	वि. एण्ड सि. मेडिकल कलेज शिक्षण हस्पिटल, भद्रपुर, झापा	हेड इन्जुरी, स्पाइनल इन्जुरी
	१३	पुर्वाञ्चल क्यान्सर हस्पिटल, विर्तामोड, भापा	क्यान्सर

(Signature)

(Signature)

(Signature)

(Signature)

डा. रोशन पोखरेल
रचित



	१४	लाईफलाईन अस्पताल प्रा. लि., दमक, भापा	हेमोडायलाइसिस
	१५	मनमोहन मेमोरियल क्षेत्रीय अस्पताल बिर्तामोड, झापा	हेमोडायलाइसिस
मधेश प्रदेश	१	नारायणी उपक्षेत्रीय अस्पताल, विरगंज, पर्सा	हेमोडायलाइसिस
	२	प्रादेशिक अस्पताल जनकपुर, धनुषा	हेमोडायलाइसिस
	३	जानकी हेल्थकेयर अस्पताल प्रा. लि., जनकपुरधाम, धनुषा	हेमोडायलाइसिस
	४	गजेन्द्र नारायणसिंह अस्पताल, राजविराज	हेमोडायलाइसिस
	५	नेशनल मेडिकल कलेज, शिक्षण अस्पताल, वीरगञ्ज	हेमोडायलाइसिस
	६	विरगञ्ज हेल्थ केयर हस्पिटल, विरगञ्ज	हेमोडायलाइसिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी, मुटु रोग
	७	सिरहा अस्पताल, सिरहा	हेमोडायलाइसिस
	८	प्रादेशिक अस्पताल गौर, रौतहट	हेमोडायलाइसिस
	९	सेभ लाइफ हस्पिटल एण्ड रिसर्च प्रा. लि., जनकपुर	हेमोडायलाइसिस
बागमती प्रदेश	१	चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, महाबौद्ध, काठमाडौं	हेमोडायलाइसिस, सेरोपोजेटिभ डायलाइसिस, पेरिटोनियल डायलाइसिस, AKI, औषधी सेवन (Medical treatment), मृगौला प्रत्यारोपण, मुटु रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, पार्किन्सन्स र अल्जाईमर्स
	२	त्रि. वि. शिक्षण अस्पताल, महाराजगंज, काठमाडौं	हेमोडायलाइसिस, पेरिटोनियल डायलाइसिस, AKI, औषधी सेवन (Medical treatment), मृगौला प्रत्यारोपण, मुटु रोग, क्यान्सर, हेड इन्जुरी, स्पाइनल इन्जुरी, पार्किन्सन्स र अल्जाईमर्स
	३	पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन, ललितपुर	हेमोडायलाइसिस, AKI, औषधी सेवन (Medical treatment), मुटु रोग, क्यान्सर, हेड इन्जुरी स्पाइनल इन्जुरी, पार्किन्सन्स, अल्जाईमर्स र सिकलसेल एनिमिया
	४	परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल, थापाथली, काठमाडौं	क्यान्सर

[Signature]

[Signature]

[Signature]

[Signature]

डा. रोशन पोखरेल
सचिव



५	शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बांसवारी, काठमाडौं	मुटु रोग
६	निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाडौं	क्यान्सर, सिकलसेल एनिमिया
७	कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौं	मृगौला रोग, क्यान्सर
८	मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्ज, काठमाडौं	मुटु रोग, क्यान्सर
९	वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन	क्यान्सर
१०	शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर	हेमोडायलाईसिस, पेरिटोनियल डायलाईसिस, सेरोपोजेतिभ डायलाईसिस, मृगौला प्रत्यारोपण, AKI, औषधि सेवन (Medical Treatment), मुटु रोग
११	नेपाल मेडिकल कलेज, जोरपाटी, काठमाडौं	हेमोडायलाईसिस, पेरिटोनियल डायलाईसिस, क्यान्सर
१२	चितवन मेडिकल कलेज, शिक्षण अस्पताल, चितवन	मुटु रोग, हेमोडायलाईसिस, क्यान्सर, अल्जाईमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी
१३	कलेज अफ मेडिकल साइन्सेस, भरतपुर, चितवन	मुटु रोग, हेमोडायलाईसिस, अल्जाईमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी
१४	भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर	क्यान्सर
१५	राष्ट्रिय मृगौला उपचार केन्द्र, वनस्थली, काठमाडौं	हेमोडायलाईसिस र सेरोपोजेतिभ डायलाईसिस
१६	धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक	हेमोडायलाईसिस, मुटु रोग, क्यान्सर, हेड इन्जुरी, स्पाइनल इन्जुरी, पार्किन्सन्स र अल्जाइमर्स, सिकलसेल एनिमिया
१७	वि. एण्ड वि. अस्पताल, ग्वाखो, ललितपुर	क्यान्सर, हेमोडायलाईसिस
१८	आरोग्य स्वास्थ्य प्रतिष्ठान, पुल्चोक, ललितपुर	हेमोडायलाईसिस, पेरिटोनियल डायलाईसिस
१९	नेशनल डायलासिस सेन्टर, बसुन्धरा, काठमाडौं	हेमोडायलाईसिस

[Signature]

17
[Signature]

[Signature]

[Signature]

डा. रोशन पोखरेल



२०	क्यान्सर केयर नेपाल, जावलाखेल, ललितपुर	क्यान्सर
२१	विरेन्द्र सैनिक अस्पताल, छाउनी, काठमाडौं	हेमोडायलाईसिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी
२२	सुमेरु सामुदायिक हस्पिटल प्रा.लि., धापाखेल, ललितपुर	हेमोडायलाईसिस, AKI, औषधी सेवन (Medical Treatment) पार्किन्सन्स, अल्जाईमर्स, हेड इन्जुरी र स्पाइनल इन्जुरी
२३	अल्का अस्पताल प्रा. लि., जावलाखेल, ललितपुर	हेमोडायलाइसिस
२४	हिमाल हस्पिटल प्रा.लि., ज्ञानेश्वर, काठमाडौं	हेमोडायलाइसिस
२५	राष्ट्रिय ट्रमा सेन्टर, महाकाल, काठमाण्डौं	क्यान्सर, हेड इन्जुरी, स्पाइनल इन्जुरी
२६	ग्राण्डी इन्टरनेशनल अस्पताल, धापासी, काठमाडौं	हेड इन्जुरी, स्पाइनल इन्जुरी, हेमोडायलाइसिस
२७	बयोदा हस्पिटल प्रा. लि., बल्लु, ललितपुर	मुटु रोग, हेमोडायलाइसिस
२८	नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.	क्यान्सर
२९	काठमाण्डौं क्यान्सर सेन्टर, ताथलि, भक्तपुर	क्यान्सर
३०	ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चावाहिल, काठमाडौं	हेमोडायलाइसिस, क्यान्सर
३१	भेनस अस्पताल, मध्य वानेश्वर, काठमाण्डौं	हेमोडायलाइसिस
३२	किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, इमाडोल, ललितपुर	हेमोडायलाईसिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी, क्यान्सर, मुटु रोग
३३	अन्नपूर्ण न्युरोलोजिकल इन्ष्टिच्युट एण्ड अलाइड साइन्सेस, माइतिघर, काठमाण्डौं	हेड इन्जुरी, स्पाइनल इन्जुरी, अल्जाईमर्स, पार्किन्सन्स,
३४	स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र, सांघा, काभ्रेपलान्चोक	स्पाइनल इन्जुरी
३५	भरतपुर हस्पिटल, भरतपुर, चितवन	हेमोडायलाईसिस, मुटु रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, क्यान्सर

[Signature]

[Signature]

[Signature]

[Signature]

डा. रोशन पोखरेल
सचिव



३६	नेशनल सिटी हस्पिटल, भरतपुर,चितवन	क्यान्सर
३७	भरतपुर सेन्ट्रल हस्पिटल प्रा. लि., चितवन	क्यान्सर, हेड इन्जुरी, स्पाइनल इन्जुरी
३८	ग्रिनसिटी अस्पताल प्रा. लि., धापासी, काठमाडौं	हेमोडायलाइसिस
३९	नेपाल प्रहरी हस्पिटल, महाराजगञ्ज, काठमाण्डौं	हेमोडायलाइसिस
४०	ब्लुकस हस्पिटल प्रा. लि., त्रिपुरेश्वर, काठमाडौं	हेमोडायलाइसिस
४१	चुरेहिल हस्पिटल प्रा. लि., हेटौडा	हेड इन्जुरी, स्पाइनल इन्जुरी
४२	आश्विनस मेडिकल कलेज एण्ड हस्पिटल प्रा. लि., भैसेपाटी, ललितपुर	क्यान्सर, हेमोडायलाइसिस, मुटु रोग, अल्जाइमर्स, पार्किन्सस, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया
४३	मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, स्वयम्भु, काठमाडौं	हेमोडायलाइसिस
४४	उपेन्द्र देवकोटा मेमारियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेस प्रा.लि., बांसबारी	हेड इन्जुरी, स्पाइनल इन्जुरी
४५	नेपाल अर्थोपेडीक अस्पताल, जोरपाटी	स्पाइनल इन्जुरी
४६	राष्ट्रिय मृगौला उपचार केन्द्र, रामेछाप शाखा	हेमोडायलाइसिस
४७	हेटौडा अस्पताल, हेटौडा	हेमोडायलाइसिस
४८	माया दया स्वास्थ्य क्लिनिक, बुढानिलकण्ठ	हेमोडायलाइसिस
४९	चिरायु डायलाइसिस सेन्टर, बसुन्धरा, काठमाण्डौं	हेमोडायलाइसिस
५०	शुभेच्छा अन्तराष्ट्रिय अस्पताल प्रा.लि. , काठमाण्डौं	हेमोडायलाइसिस

[Handwritten signature]

[Handwritten signature]

[Handwritten signature]

[Handwritten signature]

डा. रोशन पोखरेल
सचिव



	५१	हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी प्रा. लि. चावहिल, काठमाण्डौं	मुटु रोग
	५२	काठमाण्डौं मेडिकल कलेज पब्लिक लिमिटेड, सिनामंगल, काठमाण्डौं	हेमोडायलाईसिस
	५३	स्टार हस्पिटल प्रा. लि., सानेपा, काठमाण्डौं	हेमोडायलाईसिस
	५४	नेपाल भारत मैत्री अस्पताल, चावहिल, काठमाण्डौं	हेमोडायलाईसिस
	५५	काठमाण्डौं मोडेल अस्पताल, प्रदर्शनीमार्ग, काठमाण्डौं	क्यान्सर
	५६	सान डायलाईसिस सेन्टर, कान्तीपथ जमल	हेमोडायलाईसिस
	५७	बकुलहर रत्ननगर अस्पताल, चितवन	हेमोडायलाईसिस
	५८	राष्ट्रिय मृगौला उपचार केन्द्र गौशाला शाखा	हेमोडायलाईसिस
	५९	धादिङ्ग अस्पताल, धादिङ्ग	हेमोडायलाईसिस
	६०	त्रिशुली अस्पताल, नुवाकोट	हेमोडायलाईसिस
गण्डकी प्रदेश	१	पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की	हेमोडायलाईसिस, मृगौला प्रत्यारोपण
	२	जिल्ला अस्पताल, नवलपरासी	सिकलसेल एनिमिया
	३	गण्डकी मेडिकल कलेज, पोखरा कास्की	हेमोडायलाईसिस, क्यान्सर, हेड इन्जुरी, स्पाइनल इन्जुरी
	४	मणिपाल शिक्षण अस्पताल, पोखरा, कास्की	हेमोडायलाईसिस, पेरिटोनियल डायलाईसिस, मुटु रोग, क्यान्सर, हेड इन्जुरी, स्पाइनल इन्जुरी
	५	चरक मेमोरियल हस्पिटल प्रा. लि., पोखरा, कास्की	हेमोडायलाईसिस, पेरिटोनियल डायलाईसिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी, मुटु रोग
	६	धौलागिरी अस्पताल, बाग्लुङ्ग	हेमोडायलाईसिस

[Signature]

[Signature]

डा. रोजन पोखरेल
सचिव



	७	लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रा.लि., बगालेटोल, पोखरा	हेमोडायलाइसिस
	८	पर्वत अस्पताल, पर्वत	हेमोडायलाइसिस
	९	स्याङजा अस्पताल, स्याङजा	हेमोडायलाइसिस
	१०	बेनी अस्पताल, म्याग्दी	हेमोडायलाइसिस
	११	गोरखा अस्पताल, गोरखा	हेमोडायलाइसिस
	१२	लमजुङ्ग अस्पताल, लमजुङ्ग	हेमोडायलाइसिस
	१३	मध्यबिन्दु जिल्ला अस्पताल	हेमोडायलाइसिस
	१४	गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको शाखा वालिङ्ग डायलाइसिस सेन्टर	हेमोडायलाइसिस
	१५	दमौली अस्पताल, दमौली	हेमोडायलाइसिस
लुम्बिनी प्रदेश	१	भेरी अस्पताल, नेपालगञ्ज, बाँके	सिकलसेल एनेमिया, हेमोडायलाइसिस, मुटु रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी
	२	लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रुपन्देही	सिकलसेल एनेमिया, हेमोडायलाइसिस, सेरोपोजेटिभ डायलाइसिस
	३	जिल्ला अस्पताल, वर्दिया	सिकलसेल एनेमिया
	४	युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवा, रुपन्देही	हेमोडायलाइसिस
	५	गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवल, रुपन्देही	मुटु रोग, हेमोडायलाइसिस
	६	सिद्धार्थनगर सिटी हस्पिटल प्रा. लि. बुटवल, रुपन्देही	हेमोडायलाइसिस
	७	क्रिमसन अस्पताल, मणिग्राम, रुपन्देही	हेमोडायलाइसिस, मुटु रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी
	८	राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान	सिकलसेल एनेमिया, हेमोडायलाइसिस
	९	राप्ती प्रदेशिक अस्पताल तुल्सीपुर दाङ्ग	हेमोडायलाइसिस
	१०	नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्ज, बाँके	हेमोडायलाइसिस, सेरोपोजेटिभ डायलाइसिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी

[Signature]

[Signature]
21

[Signature]

[Signature]

डा. रोशन पोखरेल
सचिव



	११	सुशील कोईराला प्रखर क्यान्सर अस्पताल, खजुरा, बाँके	क्यान्सर
	१२	जिल्ला अस्पताल, कपिलवस्तु	सिकलसेल एनिमिया
	१३	सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बुटवल	हेमोडायलाईसिस
	१४	आर. सि. थारु मेमोरियल नगर अस्पताल, बर्दिया	सिकलसेल एनिमिया
	१५	गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको शाखा लमही डायलाईसिस सेन्टर	हेमोडायलाईसिस
	१६	गौतमबुद्ध सामुदायिक संस्थाको शाखा डायलाईसिस सेन्टर, पाल्पा	हेमोडायलाईसिस
कर्णाली प्रदेश	१	प्रादेशिक अस्पताल, बिरिन्द्रनगर सुर्खेत	हेमोडायलाईसिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी
	२	कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला	हेमोडायलाईसिस, मुटु रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी पार्किन्सन्स, अल्जाइमर्स, र सिकलसेल एनिमिया, क्यान्सर
सुदूरपश्चिम प्रदेश	१	सेती प्रादेशिक अस्पताल, धनगढी कैलाली	सिकलसेल एनेमिया, हेमोडायलाईसिस, सेरोपोजेटिभ डायलाईसिस
	२	महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर	सिकलसेल एनिमिया, हेमोडायलाईसिस
	३	घोडाघोडी हस्पिटल प्रा.लि., सुखड, कैलाली	सिकलसेल एनिमिया

Handwritten signature and text in Nepali script.

डा. रोशन पोखरेल
सचिव



अनुसूची २

(दफा ३ को उपदफा (१) संग सम्बन्धित)

कडारोगहरूको उपचार सहूलियत विवरण

क्र.सं.	रोग	सहूलियत विवरण	कूल सहूलियत रकम	कैफियत
१	मृगौला रोग	मृगौला प्रत्यारोपण	रु. ४ लाख सम्म ।	
		Acute Glumerulo Nephritis, Nephrotic Syndrome, Acute kidney Injury (अल्पकालिन रूपमा मृगौलाले काम नगरेको) भई हेमोडायलाईसिस गराउनु पर्ने विरामीहरूलाई हेमोडायलाईसिस तथा औषधि उपचार शुल्क, शैया शुल्क, प्रयोगशाला शुल्क साथै प्रत्यारोपण गर्न नमिल्ने दुवै मृगौलाले काम नगरेका विरामीहरूलाई औषधि उपचार शुल्क, शैया शुल्क, प्रयोगशाला शुल्क बापत	रु. १ लाख सम्म ।	
		मृगौला प्रत्यारोपण पश्चात औषधि सेवन	रु. १ लाख सम्म ।	
		अंग दाता र ग्रहणकर्ताको प्रयोगशाला (HLA Crossmatch) शुल्क	बढिमा रु. ५० हजार सम्म ।	
		हेमोडायलाईसिस बढिमा हप्ताको दुइ सेसन र सोभन्दा बढि गर्नुपर्ने अवस्थामा कारण खुल्ने गरी चिकित्सकको प्रिस्क्रिप्सन अनिवार्य हुनु पर्नेछ ।	प्रति सेसन रु. २५००।-	
		सेरोपोजेटिभ (संक्रमित) भएका विरामीहरूलाई हेमोडायलाईसिस उपचार सेवा बापत प्रति सेसन शोधभर्ना ।	रु. ४०००।-	
		पेरिटोनियल डायलाईसिस प्रति विरामी महिनाको अधिकतम ९० प्याकेट सम्म र सोभन्दा बढि गर्नुपर्ने अवस्थामा चिकित्सकको प्रिस्क्रिप्सनका आधारमा अधिकतम १२० प्याकेट सम्म उपलब्ध गराउन सकिनेछ र त्यस्तो विरामीहरूको प्रत्येक	रु. ५०१।- प्रति प्याकेट	

[Signature]

[Signature] 23

[Signature]

[Signature]

डा. रोशन पोखरेल
सचिव



		३/३ महिनामा चिकित्सकको प्रसक्रिप्सन अनिवार्य अध्यावधिक गरेको हुनुपर्नेछ।		
२	मुटुरोग	१. विभिन्न प्रकारका मुटुरोग जस्तै: महाधमनीको शल्य क्रिया गर्नुपर्ने विरामी २. मुटुमा पेश मेकर तथा स्टेन्ट राख्नु परेमा, एब्लेशन गर्नुपरेमा, मुटुको भल्व पूर्णरूपमा क्षति भएको वा मुटु फेल भएको उपचारका लागि	रु. १ लाख रुपैया सम्म ।	
३	क्यान्सर	विभिन्न प्रकारका क्यान्सर सम्बन्धी शल्यक्रिया, केमोथेरापि, रेडियोथेरापि, औषधि, औषधिजन्य सामाग्री, शैया तथा प्रयोगशाला सेवा शुल्कहरू	रु. १ लाख सम्म ।	
४	पार्किन्सन्स	पार्किन्सन्सको उपचार सेवा, औषधि, औषधिजन्य सामाग्री, शैया तथा प्रयोगशाला सेवा शुल्कहरू	रु. १ लाख सम्म ।	
५	अल्जाइमर	अल्जाइमरको उपचार सेवा, औषधि, औषधिजन्य सामाग्री, शैया तथा प्रयोगशाला सेवा शुल्कहरू	रु. १ लाख सम्म ।	
६	स्पाईनल ईन्जुरी	दुर्घटना वा चोटपटकबाट स्पाईनल ईन्जुरी भएका विरामीलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामाग्रीहरू, थप निदानात्मक सेवा, शैया शुल्क तथा पुनर्स्थापना सेवाका लागि समेत।	रु. १ लाख सम्म ।	
७	हेड ईन्जुरी	दुर्घटना वा चोटपटकबाट हेड ईन्जुरी भएका विरामीलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामाग्रीहरू, थप निदानात्मक सेवा, शैया शुल्क तथा पुनर्स्थापना सेवाका लागि समेत।	रु. १ लाख सम्म ।	
८	सिकलसेल एनिमिया	सिकलसेल एनिमिया रोग लागेका विरामीलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामाग्री, प्रयोगशाला सेवा, शैया शुल्क ।	रु. १ लाख सम्म ।	

[Handwritten signature]

[Handwritten signature]

[Handwritten signature]

डा. रोशन पोखरेल
सचिव



(दफा ४ उप दफा (१) संग सम्बन्धित)

विपन्न नागरिक आवेदन तथा सिफारिस फाराम

श्रीमान् अध्यक्षज्यू,

..... पालिका, वडा नं.....

देहाय बमोजिम विवरण भरी विपन्न नागरिक औषधि उपचार सहूलियतका लागि अनुरोध गर्दछु।

१	व्यक्तिगत विवरण: विरामीको नाम: उमेर: लिंग: ठेगाना: स्थायी प्रदेश:..... जिल्ला:..... पालिका:..... वडा नं..... अस्थाई प्रदेश:..... जिल्ला:..... पालिका:..... वडा नं..... जातिगत विवरण: ब्राम्हण/क्षेत्री/आदिवासी/जनजाती/दलित/अल्पसंख्यक/अन्य परिवार संख्या.....	
२	आय स्रोत: पेशा व्यवसाय: - परम्परागत कृषि - रोजगारी (स्वदेशी/ बिदेशी) - उद्यम / व्यवसाय अनुमानित पारिवारिक मासिक आय:.....	
३	- जग्गा जमिन (क्षेत्रफल र स्थान समेत)..... - भौतिक संरचना: (घर/टहरा आदिको संख्या:.....कच्ची / पक्की) - सवारी साधन..... - बैंक मौज्दात	

(Handwritten signatures)

डा. रोगन पोखरेल
सचिव



४	विरामीको रोगको किसिम: मुटु रोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया	
५	संलग्न कागजातहरू: (क) विरामीको नागरिकताको प्रतिलिपी (बालकको हकमा जन्म दर्ताको प्रतिलिपी) (ख) रोग निदान भएको प्रमाणित कागजात	
६	उपचार सहूलियतका लागि सिफारिस माग गरेको अस्पताल:	
७	उपरोक्त बमोजिमको ब्यहोरा साँचो हो, झुठा ठहरे सहुँला बुझाउँला । निवेदकको नाम: विरामी संगको नाता:..... ठेगाना:..... दस्तखत: मिति: सम्पर्क नं.	
८	सिफारिसको ब्यहोरा: सिफारिस गर्ने नाम: पद: दर्जा: मिति: कार्यालयको छाप:	

[Handwritten signature]

[Handwritten signature]

[Handwritten signature]

[Handwritten signature]

डा. रोशन पोखरेल
सचिव



(दफा ४, उपदफा (१) सँग सम्बन्धित)

स्थानीय तह सिफारिस समिति सचिवालयलाई आवश्यक पर्ने कागजातका विवरण

स्थानीय तह सिफारिस समिति सचिवालयलाई आवश्यक पर्ने कागजातका विवरण

- १ विरामीको नाम, थर, ठेगाना र सम्पर्क नं.
- २ विरामीको नागरिकताको प्रतिलिपी (१६ वर्षमुनिको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी)
- ३ उपचारको लागि सूचीकृत अस्पताल मध्ये सिफारिस माग गरिएको अस्पताल ।
- ४ रोग निदान भएको संक्षिप्त व्यहोरा सहितको प्रमाणित कागजात ।
- ५ विरामी विपन्न नागरिक भएको व्यहोरा खुलाई उपचार सहूलियतका लागि वडाबाट सिफारिस गरिएको पत्र ।

विपन्न नागरिकको औषधी उपचार सिफारिस गर्दा खुलाउनु पर्ने विवरण:

- १ विरामीको नाम, थर, ठेगाना, ना. प्र.प.नं./ ज.द.प्र.प.नं., सम्पर्क नं.
- २ उपचारको लागि सूचीकृत अस्पताल मध्ये सिफारिस माग गरिएको अस्पताल ।
- ३ उपचार सहूलियतको लागि सिफारिस गरिएको रोग ।
- ४ विरामी विपन्न नागरिक भएको व्यहोरा ।
- ५ उपचार सहूलियतको लागि अस्पताललाई सिफारिस गरिएको पत्र सहित समितिको निर्णयको प्रतिलिपी ।

डा. रोजन पोखरेल
सचिव



अनुसूची ५

(दफा ६ को उपदफा (१) संग सम्बन्धित)

(विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत अस्पताल सूचीकरण माग गर्दा संलग्न गर्नुपर्ने दस्तावेजहरू)

१. अस्पतालले विपन्न नागरिकको औषधी उपचार कार्यक्रम अन्तर्गत सुचिकृत हुन माग गरेको निवेदन
२. उपचार सहूलियत कुन रोगको लागि प्रदान गर्न माग गरिएको हो सो खुलाइएको विवरण
३. अस्पतालले माग गरेको रोगको उपचारको आवश्यकता र औचित्यता सो क्षेत्रमा भएको स्थानीय तहको सिफारिस पत्र
४. अस्पताल दर्ता, संचालन एवम् नविकरण “स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका, २०७० र सो को संशोधन”, “प्रदेश स्वास्थ्य संस्था स्थापना, संचालन, नविकरण तथा स्तरोन्नती ऐन” र सो ऐन बमोजिम जारी भएको नियमावली अनुरूप भएको प्रमाणपत्र/पत्र
५. अस्पतालको विधान
६. लेखा परिक्षण प्रतिवेदन र कर चुक्ताको प्रमाणपत्र,
७. भौतिक पुर्वाधारको विवरण,
८. सुचिकृत हुन माग गरेको रोगको उपचारका लागि उपलब्ध जनशक्ति, जनशक्तिको शैक्षिक प्रमाणपत्र, सम्बन्धित परिषदमा दर्ता भएको प्रमाणपत्र, नियुक्ति पत्र, सम्झौता पत्र, तालिमको प्रमाणपत्र,
९. औजार उपकरणको सुची,
१०. अस्पतालले लागू गरेको सेवा शुल्क दर रेट,
११. महाशाखाले जारी गरे बमोजिम स्वः मुल्यांकन चेकलिष्ट

[Handwritten signatures]

डा. रोशन पाखरेल
सचिव



अनुसूची ६

(दफा ७ को खण्ड (ठ) संग सम्बन्धित)

मुटुरोग, क्यान्सर, हेड इन्जुरी, स्पाइनल इन्जुरी, पार्किन्सन्स, अल्जाइमर, र सिकलसेल एनिमिया मात्र

अस्पतालको नाम:

फोटो

विरामीको नाम:

उमेर:

लिंग: म/पु/अन्य

नागरिकता नं./ जन्मदर्ता नं. (नाबालकको हकमा)

बुवाको नाम:

आमाको नाम:

रोगको किसिम:

ठेगाना: जिल्ला:

प्रदेश:

पालिका:

वडा नं.

टोलको नाम:

सम्पर्क नं.:

उपचारमा आएको मिति:

विपन्न दर्ता नं.:

क्र. स.	विरामी उपचार तथा फलोअपमा आएको मिति	उपचार सेवा तथा उपचार खर्च सम्बन्धी विवरण							विरामीले निःशुल्क उपचार सुविधा पाउने अधिकतम रकम	बाँकी रकम	कैफियत
		ओ.पि.डी	निदान	प्रयोगशाला	शैया	शल्य क्रिया	औषधि	उपचारमा खर्च भएको जम्मा रकम			

नोट: विपन्नको सिफारिस पत्र, चिकित्सकको पुर्जा, खर्चको बिल भर्पाई आदि संलग्न गरी अनिवार्य रूपमा छुट्टाछुट्टै फायल खडा गर्नु पर्नेछ र कैफियत महलमा मृत्यु, प्रेषण भएमा सो उल्लेख गर्ने।

[Signature]

[Signature]

[Signature]

डा. रोजन पोखरेल
सचिव



अनुसूची ७

(दफा ७ को खण्ड (ठ) संग सम्बन्धित)

(मृगौला प्रत्यारोपण, डायलाइसिस, मृगौला उपचार सेवासँग सम्बन्धित)

विरामीको नाम: उमेर: लिङ्ग: म.पु.अन्य नागरिकता नं./ जन्मदर्ता नं. (नाबालकको हकमा)

बुवाको नाम: आमाको नाम: रोगको किसिम:

ठेगाना: जिल्ला: प्रदेश: पालिका: वडा नं. टोलको नाम:

सम्पर्क नं.:

उपचारमा आएको मिति: विपन्न दर्ता नं.:

साल र महिना	उपचारको किसिम (हेमोडायलासिस/ पेरिटोनियल डायलासिस/ मृगौला प्रत्यारोपण/ मृगौला उपचार)	डायलाइसिस पटक(सेसन) (सेवा दिएको दिनमा गते लेख्ने)														यसमहिनाको जम्मा सेसन संख्या (पटक)	हाल सम्म लिएको जम्मा सेसन (पटक)	यस महिनाको खर्च रकम	जम्मा खर्च रकम	कैफियत	
		१	२	३	४	५	६	७	८	९	१०	११	१२	१३	१४						

[Signature]

[Signature]

[Signature]

[Signature]

डा. रोशन पोखरेल
सचिव



(दफा ७ को खण्ड (ण) संग सम्बन्धित)

विपन्न नागरिकलाई कडारोग उपचार सेवा गरिएको प्रतिवेदन फाराम

सम्बन्धित अस्पताल:

मिति:

आर्थिक वर्ष:

.... सालमहिनाको मासिक प्रतिवेदन।

सि. नं.	पालिकाको नाम	मुद्द	क्यान्सर	मृगौला				पाकिन्सन्स	अल्जाइमर्स	हेड इन्जुरी	स्पाइनल इन्जुरी	सिकलसेल एनिमिया	जम्मा
				प्रत्यारोपण	हेमोडायलिसिस	सि.ए.पि.डि	औषधि उपचार						
	जम्मा नयाँ विरामी संख्या												
	यस महिनामा उपचार गरिएका पुराना विरामीको संख्या												
	प्रेषण गरिएका विरामी संख्या												

तयार गर्ने:

नाम:

पद:

दस्तखत:

सदर गर्ने

नाम:

पद:

दस्तखत:

डा. रोशन पोखरेल
सचिव



अनुसूची-९

(दफा ७ को खण्ड (ण) संग सम्बन्धित)

विपन्न नागरिकलाई कडारोग सम्बन्धि उपचार सेवा गरिएको प्रतिवेदन फाराम
(मुटुरोग, क्यान्सर, हेड इन्जुरी, स्पाइनल इन्जुरी, पाकिन्सन्स, अल्जाइमर, र सिकलसेल एनिमिया मात्र)

अस्पताल:

मिति:

आर्थिक वर्ष:.....सालमहिनाको प्रतिवेदन।

सि.नं	प्रदेश	जिल्ला	स्थानीय तह वार्ड नं	टोल	दर्ता नं.		विरामीको नाम	बाबुको नाम	आमाको नाम	संरक्षक को नाम	उमेर			नागरिकता नं	रोगको किसिम	विरामी/ संरक्षक को सम्पर्क नं	कैफिय
					नया	पुरानो					म.	पु.	अन्य				

तयार गर्ने:

नाम:

पद:

दस्तखत:

सदर गर्ने:

नाम:

पद:

दस्तखत:

डा. रोशन पोखरेल
सचिव



अनुसूची १०

दफा ७ खण्ड (भ) संग सम्बन्धित
विपन्न नागरिक औषधि उपचार सहूलियत कार्ड

अस्पतालको नाम:

दर्ता नं.

विरामीको नाम:

उमेर:

ठेगाना:

जन्म मिति:

रोगको किसिम:

नागरिकता नं./जन्म दर्ता नं.

सम्पर्क नं.

लिंग:

विरामीको फोटो

.....
विरामीको दस्तखत
मिति:

.....
प्रमाणित गर्नेको दस्तखत
मिति:

डा. रोशन पोखरेल
सचिव



अनुसूची ११

दफा ९, खण्ड (ट) संग सम्बन्धित

महाशाखा र सुचिकृत अस्पताल बीच वार्षिक सम्झौता पत्रको ढाँचा

नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, टेकु, काठमाण्डौ रबीच भएको सम्झौता पत्र।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, टेकु, काठमाण्डौ (यस पछि प्रथम पक्ष भनिएको) ले विपन्न नागरिकहरूलाई सूचीकृत भएका विभिन्न अस्पतालहरू मार्फत सेवा पुर्याउदै आएको छ। विपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका, २०८० अनुरूप विपन्न नागरिकहरूको औषधि उपचार कार्यक्रम अन्तर्गत.....रोगको विरामीहरूलाई नेपाल सरकारले प्रदान गरेको सहूलियत उपलब्ध गराउन(यसपछि द्वितीय पक्ष भनिएको) नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मिति को निर्णयानुसार सूचीकृत भएको हुँदा देहाय बमोजिम शर्तहरूको अधिनमा रही सेवा उपलब्ध गराउन दुवै पक्षको अधिकार प्राप्त अधिकारीहरूको तर्फबाट संयुक्त दस्तखत गरी यो सम्झौता गरिएको छ।

सम्झौताका शर्तहरू

१. द्वितीय पक्षले स्थानीय तहमा गठन भएको विपन्न नागरिक औषधि उपचार सिफारिस समितिबाट सिफारिस भई आएका विरामीहरूलाई विपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका, २०८० को परिधि भित्र रहि उपचार सहूलियत दिनु पर्नेछ।
२. द्वितीय पक्षले चिकित्सकले सिफारिस गरे बमोजिम तोकिएका कडा रोगको उपचारमा प्रयोग हुने औषधि तथा औषधिजन्य सामग्री, शल्यक्रिया, प्रयोगशाला सेवा निःशुल्क उपलब्ध गराउनु पर्नेछ।
३. द्वितीय पक्षले विरामीको सहूलियत रकम सकिए पछि थप उपचार गर्नु परेमा सहूलियत प्रदान गर्दा कै दर रेट लागू गर्नु पर्नेछ।
४. द्वितीय पक्षले कडारोगको उपचार गरे बापत अनुसूची ५ मा उल्लेख भए बमोजिम उपचार सहूलियत विवरणको सिमा भित्र रही विरामीहरूलाई उपचार सहूलियत उपलब्ध गराउनु पर्नेछ। सोही बमोजिम प्रथम पक्ष समक्ष शोधभर्ना भुक्तानी माग गर्नुपर्नेछ।
५. उपचार सेवा शुल्क दररेट बमोजिम लागू गर्नुपर्नेछ।
६. द्वितीय पक्षले बील भरपाई सहितको उपचार खर्च विवरण तोकिएको ढाँचामा विद्युतीय प्रणालीमा प्रविष्ट गरी प्रत्येक महिनाको ७ गते भित्र प्रथमलाई पेश गर्नु पर्नेछ।
७. द्वितीय पक्षले उपचार विवरणको अभिलेख प्रतिवेदन विद्युतीय प्रणालीमा अनिवार्य दुरुस्त राख्नुपर्नेछ। विद्युतीय प्रणालीमा अभिलेख प्रतिवेदन नगरेमा प्रथम पक्ष भुक्तानी दिन बाध्य हुने छैन।

34

डा. रोजन पोखरेल
सचिव



८. द्वितीय पक्षले विरामी प्रेषण गर्दा उपचार हुने सुनिश्चित भएपछि मात्र उपचार गर्ने अस्पतालमा सोझै प्रेषण गर्नुपर्नेछ। प्रेषण गर्दा विरामीको उपचार विवरण तथा खर्चको विवरण अनिवार्य रूपमा विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ।
९. निर्देशिका अनुरूप तोकिएको प्रकृत्या पुरा नगरी विरामीको उपचार द्वितीय पक्षले गरेमा सो वापतको शोधभर्ना भुक्तानी गर्न प्रथम पक्ष बाध्य हुने छैन।
१०. द्वितीय पक्षले कुनै पनि सामाजिक सुरक्षाका कार्यक्रमसंग दोहोरो पर्ने गरी शोधभर्ना मागदावी गर्न पाउने छैन, यदि सो गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुनेछ।
११. प्रथम पक्षले उपचार खर्चको शोधभर्ना रकम कुनै कारणबस भुक्तानी गर्न ढिलाइ भएमा द्वितीय पक्षले उपचार सेवा रोक्न पाइने छैन।
१२. यस सम्बन्धी कुनै समस्या परेमा दुवै पक्ष बसी निर्देशिकामा भएको ब्यवस्था बमोजिम समाधान गरिनेछ।
१३. यो सम्झौताको म्याद गते देखि सम्मका लागि मात्र मान्य हुनेछ।
१३. अन्य.....

सम्झौताका पक्षधरहरू

द्वितीय पक्षका तर्फबाट अख्तियार प्राप्त अधिकारीको

दस्तखतः

नामः

दर्जाः

मितिः

छाप

प्रथम पक्षका तर्फबाट अख्तियार प्राप्त अधिकारीको

दस्तखतः

नामः

दर्जाः

मितिः

छाप

डा. रमेश पोखरेल
सचिव



(दफा १५ को उपदफा (२) संग सम्बन्धित)

विपन्न नागरिकलाई मृगौलारोग सम्बन्धि हेमोडायलाइसिस, पेरिटोनियल डायलाइसिस, मृगौला प्रत्यारोपण तथा मृगौलारोग उपचार सेवाको प्रतिवेदन फारम

अस्पताल:

मिति:

आर्थिक वर्ष:..... सालमहिनाको मासिक प्रतिवेदन।

सि. नं	प्रदेश/ जिल्ला	स्थानीय तह, वाड नं, टोल	उपचार सुरु गरेको मिति	विरामीको नाम	बाबुको नाम	आमाको नाम	संरक्षकको नाम	उमेर			सेवाको विवरण	डायलासिस सेसन संख्या	प्रति सेसन, खर्च रकम	सम्पर्क नं	जम्मा खर्च रकम	कैफियत
								म	पु	अन्य						

तयार गर्ने:

नाम:

पद:

दस्तखत:

सदर गर्ने:

नाम:

पद:

दस्तखत:

(Handwritten signatures and text)

(Handwritten signature)
डा. रोशन पोखरेल
सचिव



अनुसूची-१३

(दफा १५ उप दफा (३) संग सम्बन्धित)

विपन्न नागरिकलाई कडारोग उपचारका लागि सिफारिस गरिएको प्रतिवेदन फाराम

मिति:

स्थानीय तहको नाम:

वार्षिक प्रतिवेदन

आर्थिक वर्ष:

क्र.सं.	सिफारिस गरिएको अस्पताल	सिफारिस गरिएको संख्या								जम्मा विराम संख्या
		मुटु	क्यान्सर	मृगौला	पार्किन्सस	अन्जाइमर्स	हेड इन्जुरी	स्पाइनल इन्जुरी	सिकलसेल एनिमिया	
१										
२										
३										
४										
५										

तयार गर्ने:

नाम:

पद:

दस्तखत:

सदर गर्ने:

नाम:

पद:

दस्तखत:

डा. रोशन पोखरेल
सचिव



(दफा १५ उप दफा (३) संग सम्बन्धित)

विपन्न नागरिकलाई कडारोग उपचारका लागि सिफारिस गरिएको प्रतिवेदन फाराम

स्थानिय तह:

मिति:

आर्थिकवर्ष:

..... सालमहिनाको प्रतिवेदन

क्र.सं.	विरामीको नाम	उमेर			नागरिकता प्र.प.नं./ जन्मदर्ता नं.	ठेगाना	सिफारिस गरिएको अस्पताल	रोगको किसिम	कैफियत
		महिला	पुरुष	अन्य					

तयार गर्ने:

सदर गर्ने:

नाम:

नाम:

पद:

पद:

दस्तखत:

दस्तखत:

डा. रोशन पोखरेल
सचिव